



अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं

मिति: २०७२।१०।२१

प्रेस विज्ञप्ति ।

श्री प्रधान सम्पादकज्यू/ सम्पादकज्यू,

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष आयोगको आ.व.२०७१।०७२ को वार्षिक प्रतिवेदन पेश गरिएको ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२१ बमोजिम आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तज्यूद्वारा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू समक्ष राष्ट्रपतिको कार्यालय सितल निवासमा एक समारोहका विच आयोगको आ.व.०७१।७२ को "२५औं वार्षिक प्रतिवेदन" पेश गर्नु भयो । उक्त अवसरमा प्रमुख आयुक्त कार्कीले सुशासन प्रवर्धनको दिशामा संविधानले परिकल्पना गरेको उद्देश्य निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचारजन्य कार्यहरू नियन्त्रण गर्न दण्डात्मक, निरोधात्मक र प्रवर्धनात्मक रणनीति अख्तियार गरी आम नागरिकहरूको हितलाई सदैब शिरविन्दुमा राखि "सदाचार, निष्पक्ष्यता र निर्भिकता"को मूल मन्त्रलाई आत्मसात गर्दै विभिन्न गतिविधिहरू संचालन गर्दै आईरहेको बताउनु भयो ।

समयचक्र संगै भ्रष्टाचारको स्वरूप र शैलीमा समेत परिवर्तन भैरहेको हुंदा आयोगले पनि परिवर्तित सन्दर्भ अनुसार नै रणनीतिक गन्तव्य तय गर्ने प्रयास गरिरहेकोले आम नागरिकले प्रत्यक्ष रूपमा सुधारको अनुभूति गर्न सक्ने गरी सार्वजनिक सरोकारका क्षेत्रहरू; खासगरी गास, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत सेवाको सुनिश्चितताको लागि आयोगको प्रयास केन्द्रित रहेको जानकारी गराउनु भयो ।

आयोगले जलविद्युत उत्पादन, वैदेशिक रोजगार, पुर्वाधार विकास र प्राकृतिक श्रोत साधनको व्यवस्थापन जस्ता क्षेत्रहरूमा सरकारद्वारा निर्दिष्ट उद्देश्य हासिल गर्ने कार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्दै पारदर्शिता एवं जवाफदेहिताको विकास गराई आर्थिक समृद्धि हासिल गर्न सम्बन्धित निकायहरूलाई समय सापेक्ष सुझावहरू दिने गरेको जसबाट ति क्षेत्रहरूमा सुधारका केही सकारात्मक संकेतहरू देखापरेको बताउनुभयो ।

आयोगले नेपालको संविधान, आयोग संग संबन्धित ऐन, नियम र कार्यविधि अन्तर्गत रहि निष्पक्ष र सदाचारयुक्त पद्धति अवलम्बन गरी कार्य सम्पादन गर्दै आईरहेकोले दिनानुदिन सर्वसाधारण जनताको आयोगप्रतिको विश्वास र भरोसामा वृद्धि हुदै गैरहेको भन्दै प्रमुख आयुक्त कार्कीले आम सर्वसाधारणहरूको पहुचलाई सहज र सुलभ बनाउन आयोगलाई विभिन्न सामाजिक सञ्जाल, मोबाईल एप्लिकेशन, हटलाईन तथा टोल फ्री टेलिफोन आदिका माध्यमबाट समय सापेक्ष प्रविधिमैत्री बनाउदै लगिएको बताउनु भयो ।

वार्षिक प्रतिवेदन ग्रहण गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगले सम्पादन गर्दै आईरहेको कार्य एवं गतिविधिहरूको प्रशंसा गर्दै आयोगसामू विद्यमान चुनौति एवं समस्याहरूको निराकरण गर्न र आयोगले प्रतिवेदन मार्फत सरकारलाई सुझाएका विषयहरूको कार्यान्वयनका लागि आवश्यक पहल गर्ने बताउनु भयो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्तहरू, राष्ट्रपति कार्यालय सचिव, आयोगका सचिव लगायत अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

(कृष्णहरि पुष्कर)

सहसचिव एवं प्रवक्ता